

सूर्योदय नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा (तेस्रो संशोधन) ऐन २०७८

नगरसभाबाट स्वीकृत मिति-२०७८/०९/२७

सूर्योदय नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ लाई संशोधन गर्न वाञ्छनीय भएकोले सूर्योदय नगरकार्यपालिकाले देहाय बमोजिमको ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यो ऐनको नाम सूर्योदय नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा (तेस्रो संशोधन) ऐन २०७८ हुनेछ ।

(२) यो ऐन नगरसभाबाट पारित भई राजपत्रमा प्रकाशन भए पश्चात तुरुन्त प्रारम्भ हुनेछ ।

२. विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा :

(क) "मूल ऐन" भन्नाले "सूर्योदय नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६" लाई जनाउनेछ ।

३. मूल ऐनको दफा ३ पछाडि देहाय बमोजिम दफा ३क. थप गर्ने:

३क. कक्षा थप गर्न र विषय थप गर्न अनुमति लिनु पर्ने:

(क) सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा थप गर्न तोकिए बमोजिम अनुमति लिनु पर्ने छ ।

(ख) सामुदायिक तथा संस्थागत विद्यालयले पाठ्यक्रममा तोकिए बमोजिमका ऐच्छिक विषय थप गर्न वा परिवर्तन गर्न चाहेमा तोकिए बमोजिम अनुमति लिनु पर्ने छ ।

४. मूल ऐनको दफा ४ को सट्टा देहाय बमोजिमको दफा ४. राख्ने:

४. नमुना विद्यालय सम्बन्धी व्यवस्था: (१) नगरपालिकाले नगर क्षेत्रभित्र संचालित सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रूपमा छनौट गर्न सक्नेछ ।

(२) नगरपालिकाले उपदफा(१) बमोजिम छनौट भएको विद्यालयमा प्रधानाध्यापक वा शिक्षक करार सेवामा नियुक्त गर्न सक्नेछ ।

(३) नमुना विद्यालय सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

५. मूल ऐनको दफा ४ पछाडि देहाय बमोजिम दफा ४क. थप गर्ने:

४क. बालमैत्री विद्यालय:

विद्यालयहरूलाई तोकिए बमोजिमको मापदण्डका आधारमा बालमैत्री विद्यालय घोषणा गरिने छ ।

६. मूल ऐनको दफा ६ पछाडी देहाय बमोजिम दफा ६क. थप गर्ने:

६क. विद्यालय शिक्षाको गुणस्तर मापन मापदण्ड:

विद्यालय शिक्षाको गुणस्तर मापन मापदण्ड तोकिए बमोजिम हुने छ ।

७. मूल ऐनको दफा ९ को दोस्रो वाक्यमा रहेको "पाठ्यक्रम र पाठ्यपुस्तक" भन्ने वाक्यांश पछाडि देहाय अनुसारको वाक्यांश थप गर्ने :

“(मातृभाषा समेतका) तथा पाठ्यसामग्री तयार गरी”

८. मूल ऐनको दफा १० को उपदफा १ को बुँदा (ट) पछाडी देहाय अनुसारको बुँदा (ट१) थप गर्ने:

(ट१) गुठीद्वारा सञ्चालित (सार्वजनिक वा निजी गुठी) विद्यालय वा परम्परागत धार्मिक प्रकृतिका विद्यालयहरूका प्रधानाध्यापक वा सञ्चालक समितिका अध्यक्षमध्ये नगर शिक्षा समितिले मनोनित गरेको एक जना - सदस्य